



लगानी विविधिकरण कोषको मुख्य एजेण्डा

पर्वत कुमार कार्की

कार्यकारी निर्देशक, नागरिक लगानी कोष



नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीसँग हालै राष्ट्रिय समाचार समिति (रासस) ले गरेको अन्तर्वार्ता ।

१. कोषले २९ औं वार्षिक साधारण सभा केही समय अघि सम्पन्न गरेको छ । साधारण सभाले के सन्देश दिएको छ ?

कोषले हालका वर्षमा साधारणसभा नियमित रूपमा गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा २०८१ असार मसान्त भित्रै सम्पन्न गरेको छ । यो कोषको २९ औं साधारण सभा हो ।

साधारणसभाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । कोषको ३३ वर्षको इतिहास सन्तोषजनक रहेको छ । कोषले नियमित रूपमा आफ्ना सेयरधनीहरूलाई उचित प्रतिफल दिँदै आएको छ । १ करोड ४४ लाखको चुक्ता पुँजीबाट स्थापना भएको कोषको पुँजीमा धेरै ठूलो वृद्धि भएको छ । कोषले आव २०७९/८० वितरण गरेको बोनस सेयर पश्चात कोषको चुक्ता पुँजी ६ अर्ब ५ करोड रूपैयाँ पुगेको छ ।

कोषले हालै सम्पन्न गरेको वार्षिक साधारणसभामा सेयरधनीहरूले उत्साहप्रद रूपमा भाग लिई कोषले आगामी दिनमा गर्नुपर्ने कार्यहरूका बारेमा महत्वपूर्ण सुझावहरू दिनु भएको छ । सभामा कोष

(बाँकी पृष्ठ २ मा)

नीतिगत सुधार गरी कारोबार विस्तारतर्फ कोष

प्रा. डा. सूर्य बहादुर थापा

अध्यक्ष, नागरिक लगानी कोष



नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको विभिन्न किसिमका योजनाहरूको कार्यविधि संशोधन गरेर कारोबार विस्तारतर्फ काम गरिरहेको छ । कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष सञ्चालन कार्यविधि, लगानीकर्ता अवकाश कोष सञ्चालन कार्यविधि, उपदान तथा पेन्सन योजना सञ्चालन कार्यविधि, नागरिक एकांक योजना सञ्चालन कार्यविधि परिमार्जन गरेको हो । मुद्दती निक्षेपमा रहेको रकमलाई विविधीकरण गर्नुपर्ने खाँचो महसुस गरी कोषले लगानी नीतिलाई परिमार्जन गरेको छ ।

हाल कोषमा ७ लाख भन्दा बढी सहभागी रहेको अवस्थामा सहभागीहरूलाई दिने सेवालाई छिटो छरितो बनाउनको लागि कोषले सूचना प्रविधिको विकासलाई उच्च प्राथमिकता दिएको छ । आम नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजनालाई प्रभावकारी बनाउनको लागि कोषले ई सेवा र खल्ती जस्ता मोबाइल एपबाट पनि रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

कोषले सञ्चालन गर्दै आएको कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष योजनामा यो भन्दा अघि वार्षिक ३ लाख रूपैयाँसम्म मात्रै कर छुट भएकोमा यो सुविधा हाल ५ लाख रूपैयाँसम्म पाइने भएको छ । यसबाट कोषमा रकम जम्मा गर्ने सहभागीहरूलाई अझ सहजता थप्ने विश्वास माले लिएको छु ।

कोषले गत असार मसान्तसम्म २ खर्ब ४३ अर्ब रूपैयाँ लगानी गरेको छ । सो अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४९ अर्ब रूपैयाँ रहेको छ । यो अवधिमा कोषले मुद्दती निक्षेपमा १ खर्ब ३० अर्ब, संगठित संस्थाको सेयर/धितोपत्रमा ३० अर्ब ७१ करोड, सहभागी सापटी तथा आवास कर्जामा ५४ अर्ब १७ करोड र समयकालिन कर्जामा २५ अर्ब ०२ करोड रूपैयाँ लगानी गरेको छ । २०८१ असार मसान्तसम्म करिब

(बाँकी पृष्ठ २ मा)

नागरिक लगानी कोष
नयाँ बानेश्वर, काठमाडौं
web: www.nlk.org.npपर्वत कुमार कार्की
कार्यकारी निर्देशकप्रा.डा. सूर्य बहादुर थापा
अध्यक्ष
सञ्चालक समिति

सञ्चालक समिति र व्यवस्थापनका तर्फबाट आगामी दिनमा गरिने कार्यहरूका बारेमा सेयरधनीहरूलाई जानकारी समेत गराइएको छ ।

२. कोषले कस्ता योजनाहरू सञ्चालन गरिरहेको छ ?

कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ । कोषले सञ्चालन गरेका कार्यक्रमहरूमा कर्मचारी बचत बृद्धि अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोषलगायतका योजना रहेका छन् । कोषले साना तथा मझौलास्तरका बचतकर्ताहरूको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्ने उद्देश्यका साथ कर्मचारी बचत बृद्धि लगायतका योजना सञ्चालन गरेको छ भने सार्वजनिक संस्थान र अन्य संगठित संघ संस्थालाई आफ्नो दीर्घकालीन दायित्व व्यवस्थापनको लागि क्रमिक रूपमा कोषमा रकम जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारी क्षेत्रका साथै अन्य क्षेत्रमा समेत सामाजिक सुरक्षा प्रदान गर्ने लगायतका कार्य गर्दै आइरहेको छ । यसका अतिरिक्त आम नेपाली नागरिकलाई समेट्ने गरी नागरिक पेन्सन योजना समेत सञ्चालनमा ल्याएको छ । साथै, पुँजी बजारको विकासमा सघाउ पुग्ने गरी पुँजी बजार सम्बन्धी विभिन्न गतिविधिहरूमा समेत कोष संलग्न रहेको छ ।

३. सहभागीलाई दिने सेवालाई कसरी चुस्त राख्नु भएको छ ?

कोषले आफ्नो सेवालाई प्रभावकारी बनाउन यान्त्रिकीकरणमा विशेष जोड दिएको छ । कोषको हिसाव किताबलाई चुस्त दुरुस्त राख्न अटोमेशनलाई कोषले विशेष प्राथमिकतामा राखेको छ । कोषको काम कारवाहीलाई बढी भन्दा बढी यान्त्रिकीकरण गर्न कोषले डिजिटलाइजेसनलाई विशेष महत्त्वका साथ अघि बढाएको छ । यसबाट क्रमिक रूपमा कागज रहित सेवा बढाउँदै लान मद्दत मिल्ने छ ।

हालै सेवाग्राहीलाई अनलाइन पेमेन्ट तथा सूचना लिने सुविधाका लागि कोषले सिआइटी स्मार्ट मोबाइल एप (CIT Smart Mobile App) विकास गरी कार्यान्वयनमा ल्याएको छ । यो एप डाउनलोड गरेर सेवाग्राहीले विभिन्न किसिमका सेवा र सुविधा लिन सक्ने छन् । सेवाग्राहीबाट संकलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली (CGAS), स्थानीय निकायहरूलाई समेटेर बनाएको प्रणाली (सुत्र) को माध्यमबाट रकम जम्मा गर्ने पूर्वाधार विकास गरिएको छ ।

सहभागीलाई ऋणको किस्ता भुक्तानी लगायतका सेवा अनलाइनबाट उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याउन प्राथमिकताका साथ कार्य भइरहेको छ । सहभागीहरूलाई डिजिटल परिचय पत्र दिने तर्फ समेत कोषले कार्य गरिरहेको छ ।

४. कोषले कुन क्षेत्रमा कति लगानी गरिरहेको छ ?

गत आवको असार मसान्तसम्म कोषमा २४९ अर्ब कोष मौज्दात जम्मा भएको छ । सो समयमा कोषको लगानी २४३ अर्ब रहेको छ । त्यसमध्ये करिब ५३ प्रतिशत रकम वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानीमा रहेको छ । करिब २२ प्रतिशत सहभागी कर्जाको रूपमा लगानी छ भने संस्थागततर्फ कोषको कर्जाको अंश करिब ११ प्रतिशत रहेको छ । सरकारी ऋणपत्र, संगठित संस्थाको सेयर धितोपत्र र बण्डलगायतमा कोषले करिब १३ प्रतिशत लगानी गरेको छ ।

यसका अतिरिक्त कोषले पुँजी बजारतर्फ दोस्रो बजारमा पनि नियमित रूपमा लगानी गरिरहेको छ । लगानीको तथ्यांक हेर्दा कोषको लगानी अभै पनि निक्षेपतर्फ बढी देखिन्छ । यसलाई विविधिकरण गर्न कोष विशेष रूपमा प्रयत्नशील रहेको छ ।

५. कोषले आम नागरिकलाई कसरी समेटिरहेको छ ?

कोषका योजनाहरू मध्ये धेरै जसो योजनहरू राष्ट्र सेवक कर्मचारी, विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी लक्षित रहेका हुँदा आम नागरिकलाई समेत समेट्ने गरी कोषले विगत केही वर्षदेखि नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा मुलुकभर बस्ने दुर दराज, गाउँ ठाउँका नागरिकलाई समेत समेट्ने लक्ष्य सहित योजना सञ्चालनमा ल्याइएको हो । यसका अतिरिक्त विदेशमा रहेका, वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदी बहिनीहरूलाई पनि उहाँहरूले कमाएको केही पैसा अवकाश कालमा सदुपयोग होस भनी त्यस्ता वर्गलाई कोषमा समाहित गर्ने लक्ष्य समेत नागरिक पेन्सन योजनामा रहेको छ ।

५३ प्रतिशत रकम वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानी रहेको छ ।

कोषले प्रत्येक वर्ष सहभागीको संख्या वृद्धि गरी विभिन्न किसिमका बचत योजना सफलतापूर्वक सञ्चालन गर्न सक्नु नै कोषको महत्वपूर्ण उपलब्धि हो । नेतृत्वको गतिशीलता, कर्मचारीले आफ्नो जिम्मेवारीप्रति देखाएको निष्ठा तथा सहभागी बचतकर्ताको विश्वासबाट यो उपलब्धि सम्भव भएको मैले ठानेको छु ।

लगानीलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सीप, क्षमता र दक्षतासहितको व्यवस्थापकीय कुशल रणनीति आवश्यक हुन्छ । कोष व्यवस्थापनले यसतर्फ उच्च प्राथमिकता दिएको छ । सोही कारण संस्थालाई उच्चतम प्रतिफल प्राप्त गर्न सम्भव भएको हो । योसँगै सुरक्षित एवं उच्चतम प्रतिफलका लागि प्रभावकारी लगानी आवश्यक हुन्छ । देशको आर्थिक वृद्धि दरमा टेवा पुऱ्याउने, रोजगारी सिर्जना गर्ने एवं पूर्वाधार विकासका आयोजनाहरूमा लगानी विस्तार गर्नुपर्ने खाँचो देखिएकोले त्यस्ता गतिविधिमा कोषले थप योगदान पुऱ्याउन जोखिम र प्रतिफललाई सन्तुलित गर्दै लैजाने तर्फ काम गरिरहेको छ ।

बि. स. २०५८ चैत १९ देखि उपदान कोषमा विभिन्न कार्यालयहरूले कर्मचारीको अवकाश सुविधा भुक्तानीको लागि व्यवस्था गरी राखेको रकममा भुक्तानीको बखत आयकर ऐन, २०५८ को दफा ८८ (१) बमोजिम १५ प्रतिशत कर कट्टी गरी रहेको छ । कोषको उपदान कोषमा १५ प्रतिशत कर कट्टी गर्दा सहभागीहरूले असन्तुष्टि व्यक्त गर्नु भएको लामो समय भइसकेको हुँदा सरकारले यस्तो व्यवस्थालाई हटाउनु पर्ने देखिएको छ । यसतर्फ सरकार को ध्यान जानु पर्ने मैले देखेको छु । त्यसै गरी कर्मचारी सेवा शर्त विनियमावली कोष सञ्चालक समितिले पास गरेर अर्थमन्त्रालयमा पठाइएसकेको हुँदा उक्त विनियमावली आएपछि कर्मचारीको बहुवादेखि वृत्ति विकासमा सहजता मिल्ने मैले अपेक्षा गरेको छु ।

असोज ११ र १२ गते देशका विभिन्न भू-भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुऱ्याउन कोषले संस्थागत उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा ५१ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । यो भन्दा अघि पनि कोषले सामाजिक उत्तर दायित्वको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

(वार्तामा आधारित)

(बाँकी पृष्ठ ३ मा)

यस योजनामा न्यूनतम ५ सय रुपैयाँ मासिक बुझाएर कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था रहेको छ । उहाँहरूले सक्रिय जीवनमा कमाएर यस योजनामा जम्मा गरेको रकम बचतकर्ताको उमेर ६० वर्ष पूरा भएपछि १५ वर्ष योगदान गरेको अवस्थामा वा बचत कर्ताको १५ वर्ष बचत नगर्दै ६० वर्ष उमेर पूरा भएमा उहाँहरूको इच्छा अनुसार मासिक पेन्सनको रूपमा उपलब्ध गराउने वा एकमुष्ट रकम भुक्तानी दिने व्यवस्था कोषले मिलाएको छ ।

यो योजनालाई प्रभावकारी बनाउन चालु आवको सुरुवातदेखि नै स्थानीय निकायसँग समेत समन्वय गरेर आम नागरिकलाई कार्यक्रममा समावेश गर्ने सोचाइ राखेका छौं । यसैगरी वैदेशिक रोजगारमा रहनु भएका र वैदेशिक रोजगारमा जानु हुने नेपाली नागरिकलाई यस कार्यक्रममा आकर्षित गर्न प्रचार-प्रसार गर्ने, उहाँहरूसँग अन्तर्क्रियात्मक कार्यक्रम गर्ने योजना समेत बनाइएको छ । यस योजनामा समावेश भई आफ्नो अवकाश जीवन सुरक्षित बनाउन हामी सम्बन्धित सबैलाई तपाईंको लोकप्रिय मिडिया मार्फत आह्वान गर्न चाहन्छौं । सबै नेपालीहरूले सहभागिता जनाउन सक्ने कोषले सञ्चालन गरेको अर्को कार्यक्रम नागरिक एकांक योजना पनि हो ।

६. लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोष जस्ता फरक फरक संस्था आवश्यक थियो र ?

यी संस्थाहरूको कतिपय कार्य समान प्रकृतिका भए पनि यी संस्थाहरू भिन्न समयमा भिन्न उद्देश्यका साथ स्थापना भएका हुन । यी संस्थाहरूले हाल सञ्चालन गर्दै आएका केही कार्यहरू मिल्दा जुल्दा प्रकृतिका छन् । पछिल्लो समय कतिपय प्रसंगमा यी संस्थाहरूलाई गाभेर एउटै संस्था बनाउँदा के हुन्छ भन्ने धारणा पनि आउने गर्दछ ।

सञ्चय कोष राष्ट्र सेवक कर्मचारीहरूसँग लक्षित रहेको छ । सामाजिक सुरक्षा कोष भने औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी कार्यमा रहेको छ । लगानी कोषले भने विशिष्टीकृत ढंगले काम गर्ने क्षेत्र पहिचान गर्दै नयाँ कार्यक्रम/योजना सञ्चालन गरेर स्वेच्छिक प्रकारको अवकाश योजनाहरू सञ्चालन गर्ने, राष्ट्र सेवक कर्मचारीहरूको लागि योगदानमा आधारित सावधिक जीवन बीमा कोष सञ्चालन गर्ने र पुँजी बजारको विकासका लागि आवश्यक कार्य गर्ने गर्दछ । यी तीन वटै संस्थाहरू नेपाल सरकारको समेत स्वामित्व भएका संस्था भएकाले आवश्यकताका आधारमा नै स्थापना भएका हुन् ।

७. कोषले लगानी विविधिकरण गर्न सकेन भन्ने कुरामा के भन्न चाहानु हुन्छ ?

कोषमा योगदान गर्नु हुने सहभागीको पैसालाई कोषले लगानी गर्दा सतर्कताका साथ जोखिम रहित ढंगले लगानी गर्नु पर्दछ । यसरी गरिने लगानीबाट उचित प्रतिफल समेत प्राप्त हुने गरी लगानी गर्नु पर्दछ । कोषका सहभागीहरू राष्ट्र सेवक कर्मचारी, संघ संस्थामा काम गर्ने कर्मचारीहरू क्रमिक रूपमा अवकाश हुँदै जानु हुन्छ । अवकाश कोष सञ्चालन गर्ने संस्थाले उहाँहरूलाई नियमित रूपमा भुक्तानी गर्ने गरी तरलताको व्यवस्थापन पनि गर्नु पर्दछ । यो भन्नाले मुद्धती निक्षेपमा धेरै रकम राख्नुपर्छ भन्ने पनि होइन । तर, मुद्धती निक्षेप पनि आवश्यक भएको क्षेत्र हो । कोष सामु लगानीलाई थप विविधिकरण गर्नु पर्ने चुनौतीहरू रहेको छ । हाल औषतमा ५२ प्रतिशत जति रकम मुद्धती निक्षेपमा रहेको छ । यसलाई विविधिकरण गर्नेतर्फ कोषले योजना बनाई कार्य अघि बढाएको छ । खासगरी सरकारी पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाउन आवश्यक नीतिगत सुधारका लागि कार्य भइरहेको छ । यसैगरी विशिष्टीकृत कोष (वर्क) र पुँजी बजारमा लगानी बढाउन कोष लागि परेको छ । अर्थात् कोषले लगानी विविधिकरणलाई उच्च प्राथमिकतामा राखेको छ ।

८. कुन क्षेत्रमा लगानी गर्ने सोच्नु भएको छ ?

कोषले लगानी विविधिकरणलाई मुल एजेण्डाका रूपमा अगाडि सारेको छ । यही अनुसार वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरेर कोष अगाडि बढेको छ । विविधिकरणको क्षेत्र पहिचान गर्ने क्रममा सरकारको प्राथमिकतामा रहेको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाइने छ । नेपालको परिवेशमा हेर्दा हाल जलविद्युतको क्षेत्रनै सवैभन्दा प्रमुख प्राथमिकता भएको र राम्रो भविष्य भएको क्षेत्र रहेकोले यसतर्फ लगानी विस्तार गर्ने सोचाई छ ।

अहिले पनि विभिन्न जलविद्युत आयोजनामा लगानी गर्ने सन्दर्भमा द्विपक्षीय छलफल र वार्ता अगाडि बढिरहेको छ । यसैगरी कृषि क्षेत्रमा के कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ समेत अध्ययन भइरहेको छ । विशिष्टीकृत फण्डमार्फत विभिन्न उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि नीतिगत व्यवस्था गर्न आवश्यक देखिएको र उक्त दिशामा समेत कार्य भइरहेको छ ।

(बाँकी पृष्ठ ४ मा)

कार्य सम्पादन सम्झौता

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषमा विभिन्न तहमा कार्यरत कर्मचारीहरूसँग आव २०८१/८२ को कार्य सम्पादन सम्झौता भएको छ । २०८१ साउन पहिलो सातामै विभिन्न तहमा कार्यरत कर्मचारीहरूसँग कार्यकारी निर्देशक र का.मु.नायव कार्यकारी निर्देशक एवं का.मु. निर्देशकबीच कार्यसम्पादन सम्झौता भएको हो ।

त्यसैगरी विभागीय प्रमुख र महाशाखा प्रमुखबीच पनि उक्त कार्य सम्पादन सम्झौता भएको छ । कोषको कामहरूलाई निर्धारित समयमा सम्पन्न गर्न/ गराउनको लागि उक्त सम्झौता भएको हो ।

निती तथा कार्यक्रम र बजेट पारित



काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोष सञ्चालक समितिको बैठकले निती तथा कार्यक्रम र बजेट पारित गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कोषले सम्पादन गर्ने कार्यहरूको तालिका सहित यस आवको कोषको नीति तर्जुमा गरिएको छ । यसै गरी कोषले कुन कुन काममा के कति खर्च गर्न सक्छ भनेर निती तथा कार्यक्रमसँग तादम्यता रहने गरी चालु आवको बजेट पारित गरेको छ । कोषले चालु आर्थिक वर्षमा सोही निती तथा कार्यक्रममा बसेर काम गर्ने छ ।

कोषको कार्य सञ्चालनलाई थप प्रभावकारी तथा सेवाउन्मुख बनाई बचत संकलन वृद्धि गर्ने, लगानी व्यवस्थापन अझ प्रभावकारी बनाउन, पुँजी बजारको सेवाको दायरा विस्तार गर्न एवं आधुनिक सूचना प्रविधिको विकास र संस्थागत क्षमता अभिवृद्धिको लागि कोषले निती तथा कार्यक्रम र बजेटमार्फत काम गर्दै आइरहेको छ ।

प्राइमेट इक्विटी फण्डतर्फ जाने सम्बन्धमा पनि कोषले छलफल अगाडि बढाएको छ । लगानी विविधिकरणका सन्दर्भमा लगानी कोष ऐनले कोषलाई क्यापिटल मार्केटको विकासमा भूमिका निर्वाह गर्ने संस्थाको रूपमा समेत राखेको हुँदा कोषको सहायक कम्पनीको रूपमा नागरिक स्टक डिलर सञ्चालनमा रहेको छ । उक्त स्टक डिलर पुँजी बजारमा सक्रिय रहेको छ । यो पनि कोषको एउटा लगानीको पाटो जस्तै रहेको छ । यसको अलावा पुँजी बजारमा सक्रिय भूमिका बढाउने उद्देश्यका साथ कोषले आवश्यक कार्य गरिरहेको छ ।

९. कोषलाई सेवाग्राहीले कसरी लिने ?

सेवाग्राहीले कोषलाई जसरी विश्वास गर्नु भएको छ, कोषले पनि सुरक्षित लगानीमार्फत उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दछ । सहभागीले मिहेनत गरेर कमाएको पैसालाई कोषले सुरक्षित लगानी गर्छ । सहभागीहरूलाई अन्य किसिमका सेवा सुविधा दिने, ब्याजदरको अलावा बोनस/प्रतिफल दिने कार्य पनि कोषले गरिरहेको छ । सहभागीहरूलाई बीमा, औषधोपचार लगायतको सुविधा दिनेतर्फ कोषले काम गर्ने छ । कोषप्रति विश्वास गर्न र कोषका विभिन्न योजना कार्यक्रमहरूमा सहभागी हुन सबैलाई आग्रह गर्न चाहन्छु । राष्ट्र सेवक कर्मचारीहरू तथा अन्य संघ संस्थाका कर्मचारीहरूका लागि सञ्चालन गरिएका कार्यक्रमहरूका अतिरिक्त आम नेपाली नागरिक विशेषत वैदेशिक रोजगारीमा जानु भएका दाजु भाई दिदी बहिनीहरूलाई समेत लक्षित गरेर कोषले नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।

१०. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नागरिक लगानी कोषले सहभागीहरूको अवकाश जीवनलाई सहज बनाउन वित्तीय स्रोतको लागि विभिन्न अवकाश योजनाहरू सञ्चालनमा ल्याएको छ । यसै सिलसिलामा सरकारी, गैर सरकारी संघ संस्थामा कार्यरत धेरै जसो कर्मचारीहरूले कोषको योजनामा सहभागिता जनाइसक्नु भएको छ ।

कोषले स्वरोजगारमा रहेका, वैदेशिक रोजगारमा रहेका, एवं कृषि पेशामा रहनु भएका आम नागरिकलाई समेत लक्षित गरी नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा सहभागी भई सक्रिय उमेरमा कमाएको केही रकमलाई पेन्सन योजनामा लगानी गरेर अवकाश जीवनलाई सुरक्षित बनाउन सबैमा अनुरोध गर्दछु । यसैगरी नागरिक लगानी कोषले आफ्ना सेवा ग्राहीलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्ने र सहभागीहरूलाई उचित प्रतिफल दिने हुनाले नागरिक लगानी कोष प्रति विश्वास गर्दै यसका योजनाहरूमा सहभागी हुन म सबैमा पुनः आग्रह गर्न चाहन्छु ।

कोष कर्मचारीलाई मलेसियामा तीन दिने तालिम



काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले आफ्ना कर्मचारीलाई Situational Leadership for Digital Transformation सम्बन्धी तालिम प्रदान गरेको छ । मलेसियाको क्वालालम्पुरमा साउन ३१ देखि भदौ १ सम्म आयोजित उक्त कार्यक्रममा कोषका नायव निर्देशक छवि रमण अधिकारी, उप निर्देशक उमेश पनेरु, वरिष्ठ अधिकृतहरू उद्धव सिलवाल, रामेश्वर पुडासैनी र पुरुषोत्तम भट्टराई सहभागी हुनु भएको थियो । उक्त तालिममा विद्युतीय कारोबार तथा नेतृत्वमा बस्ने उच्च अधिकारीहरूले तत्काल निर्णय गर्दा ध्यान दिनुपर्ने लगायतका विषयहरूमा जानकारी दिइएको थियो । कोषले यो भन्दा अघि पनि विभिन्न किसिमका तालिममा कर्मचारीहरूलाई सहभागी गराउँदै आइरहेको छ ।

एक दिने ग्राहक उत्कृष्टता सेवा तालिम

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले २०८१।०६।०३ गते कर्मचारीहरूलाई एक दिने Enhancing Customer Excellence, Understanding Emotional Intelligence, Behavioural Science and Personality With Team Building विषयक तालिम प्रदान गरेको छ । उक्त तालिममा वरिष्ठ सहायकहरूमा धनु प्रसाद कुइकेल, लक्ष्मी कस्ती र शर्मिला श्रेष्ठ एवं वरिष्ठ कम्प्युटर अपरेटर सुमना जोशीले सहभागिता जनाउनु भएको थियो ।

त्यसैगरी सहायकहरूमा नरेन्द्र सुनार, पुष्पा अधिकारी, जय किसोर यादव, प्रकाश गौतम, गोपाल चौधरी, अमित कुमार दुवेदी, कृष्ण प्रसाद अधिकारी, भरत भट्टराई, मोहन भण्डारी, सरस्वती सेढाई, अनिल बस्नेत, रवि खनाल, मौसमी राई, रबिना श्रेष्ठ र का.स. दुर्गा बहादुर मगर समेत रहनु भएको सो तालिम K.F.A Consulting Pvt. Ltd. संगको सहकार्यमा सम्पन्न भएको थियो ।

एडभान्स एक्सेल तालिम

काठमाडौं (ना.ल.कोष)- नागरिक लगानी कोषले २०८१ असोज ६ देखि १६ सम्म एडभान्स एक्सेल तालिम प्रदान गरेको छ । उक्त तालिम Broadway Infosys ले सञ्चालन गरेको हो । तालिममा वरिष्ठ अधिकृत रिता पाठक, अधिकृतहरू प्रकाश श्रेष्ठ, कोमल रायमाथी, राजु भुर्तेल, तिर्थ कुमार थापा, जीवन हरी दहाल, निशा खतिवडा, युगनारायण काफ्ले ले सहभागिता जनाउनु भएको थियो । वरिष्ठ सहायक अच्युतम पौडेल, वरिष्ठ कम्प्युटर अपरेटर अनिता सुवेदी, हरिहर गुरागाई, विमलेश यादव एवं सहायक स्तरमा जय किशोर यादव, हरिगेन कामती, नरेन्द्र सुनार र कृष्ण प्रसाद अधिकारी सहभागी हुनुहुन्थ्यो ।

नागरिक लगानी कोषको २५ औं साधारणसभा सम्पन्न



१४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा २०८१ असार ३१ गते सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाव

विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ भने आ.व. २०७९/८० को बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी आ.व. २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको

२०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो । उहाँले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरूलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे जानकारी दिँदै सेयरधनीहरूले उठाउनु भएका विभिन्न विषयहरू उपर स्पष्ट पार्नु भएको थियो । साथै, कोषको कारोबार लाई क्रमशः सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरूलाई विस्तार गर्दै लगिने एवं सेवा ग्राहीहरूलाई सरल एवं सहज ढंगले सेवा प्रदान गरिने उहाँले बताउनु भयो ।

कोषको 'सिआइटी स्मार्ट मोबाइल एप' एपलको आइओएसमा

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषको 'सिआइटी स्मार्ट मोबाइल एप' Apple को IOS मा पनि सञ्चालन भइसकेको छ । केही समय अगाडि यसमा प्राविधिक कारणले समस्या आएको थियो । यस अघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो । कोषले सहभागीहरूको सहजताको लागि नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ । परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएस मार्फत जानकारी गराइ सकिएको छ ।

त्यसैगरी इ-सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको छ । इ-सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लगइन गर्न सक्ने व्यवस्था कोषले गरेको छ ।

नागरिक लगानी कोष र आइडियाप्रनरबीच सम्झौता



काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोष र आइडियाप्रनर नेपाल प्रालिबीच कोषको गतिविधि प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका का.मु. नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र आइडियाप्रनरका निर्देशक संजोग कोइरालाबीच हस्ताक्षर भएको हो ।

सम्झौतापछि आइडियाप्रनरले कोषको विभिन्न

गतिविधि र वस्तुस्थिती भल्कने प्रोफाइल, डकुमेन्ट्री निर्माण गरी युटुव च्यानलमार्फत प्रसारण गर्ने भएको छ । युटुव च्यानलमा प्रसारण गर्ने सामग्री कोषले उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ । यस्ता कार्यक्रमको प्रसारणले कोषको गतिविधिलाई अझ आम नागरिक समक्ष पुऱ्याउन सहयोगी भूमिका खेल्ने विश्वास लिइएको छ ।

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष



पोखरा (ना.ल.कोष) । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले २०८१ असोज चार गते पोखरामा आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सो कुरा बताएका हुन् ।

उनले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक भएको बताउँदै सामाजिक सुरक्षाका कार्यक्रम राम्रो भएको देशमा मात्रै आम नागरिक खुसी हुने बताउनुभयो । कोषले प्रदान गर्दै आएको नागरिक पेन्सन योजना लगायतका अन्य कार्यक्रमले मात्रै सबै नागरिकलाई तनावरहित बनाउन सहयोग पुऱ्याउने उहाँको भनाइ थियो । सोही कारण भविष्यमा आफूसँग केही पनि हुन नसक्ने

अवस्था आउन नदिनको लागि आम नागरिक, निजी क्षेत्र, संगठित क्षेत्रमा कार्यरत सबैलाई उहाँले कोषले सञ्चालन गरेको नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गर्नुभयो । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कोषसँग सहकार्य गर्न निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राज्यले एउटै प्रकृतिको ३ वटा कोष सञ्चालन गरेको हुँदा कसमा जाने भन्ने अवस्था आएको भन्दै त्यसलाई लगानी कोषले स्पष्ट बनाउनु पर्ने उहाँको भनाइ थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी भएकाहरूले कोषले सञ्चालन गरिरहेका कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान योजना, आवास कर्जा, सरल कर्जा ८० प्रतिशत ऋण सापटी र नागरिक एकांक

योजनाका बारेमा प्रश्न राख्नु भएको थियो । त्यस्ता प्रश्नहरूको विशेष अतिथिको रूपमा कोषको का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठले सम्बोधन गर्दै कोषले सञ्चालन गरिरहेको कार्यक्रमहरूको बारेमा जानकारी दिनुभयो । स्वास्थ्य बिमा कार्यक्रमको सम्बन्धमा राखिएको प्रश्नमा कोषले अहिले उक्त कार्यक्रम सञ्चालन नगरेको जवाफ दिँदै उहाँले कोषले सहभागीहरूलाई विभिन्न किसिमका सामाजिक सुरक्षा सम्बन्धी सुविधा प्रदान गर्ने गरेको स्पष्ट पार्नु भयो ।

उपदान कोषमा १५ प्रतिशत कर लिएको सम्बन्धमा २०७५ सालसम्म कोषले ५ प्रतिशत मात्रै कर कट्टी गर्ने गरेकोमा त्यसपछि सरकारले १५ प्रतिशत कर लिने व्यवस्था गरे पनि सम्मानित अदालतले ५ प्रतिशत मात्रै कर कट्टी गर्न दिएको आदेशको पालना कोषले गरिरहेको जानकारी का.मु.नायव कार्यकारी निर्देशक श्रेष्ठले दिनुभयो ।

शाखा कार्यालय पोखराका प्रमुख नवराज गौतमले शाखाले सञ्चालन गरिरहेका सेवाहरूको बारेमा जानकारी दिएका थिए । उहाँले कोषले सेवाग्राहीलाई दिने ब्याजको अतिरिक्त प्रतिफल दिने एवं दुर्घटना बिमा समेत उपलब्ध गराउँदै आएको बताउनुभयो । सहभागीहरूलाई घर, जग्गा अपार्टमेन्ट खरिद गर्न र घर बनाउनको लागि कोषले लगानी गरिरहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा कोषका सहायक अधिकृत अजय यादवले ना.ल.कोषका कार्यक्रमहरू बारे प्रस्तुति दिनु भएको थियो ।

कोष कर्मचारीलाई स्वदेशमा तालिम

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले कोषका उच्च व्यवस्थापनदेखि विभिन्न तहमा कार्यरत कर्मचारीहरूलाई स्वदेशमा सञ्चालन गरिएका विभिन्न तालिम कार्यक्रममा सहभागी गराइएको छ । चालु आवको प्रथम त्रयमासम्ममा करिव १३ जना कर्मचारीहरूले विभिन्न विषयमा स्वदेशी तालिम प्राप्त गर्नु भएको हो ।

त्यस्तो तालिम लिनु हुनेहरूमा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदीले Financial Stability and Digital Transformation सम्बन्धी, का. मु. निर्देशक नवराज खड्काले Financial Management for Non Financial सम्बन्धी र का.मु. निर्देशक रोशन जंग कार्कीले Achieving Green Growth Economy Coordination Among the Three Tiers of Government of Nepal

सम्बन्धी तालिम लिनु भएको थियो । तालिम लिने अन्य कर्मचारीहरूमा उप निर्देशकहरू अञ्जली आचार्य, यम कुमार श्रेष्ठ, हिरामणि खतिवडा, तारा नाथ भट्टराई, नि. उपनिर्देशक दिपेन्द्र सिंह अधिकारी, वरिष्ठ अधिकृत पुरुषोत्तम भट्टराई, अधिकृतहरूमा भुपेन्द्र सिंह साउद, प्रकाश श्रेष्ठ, राजु भुर्तेल र प्रमोद कुमार दास रहनु भएको थियो । सहायक कर्मचारीतर्फ प्रकाश गौतम, नरेन्द्र सुनार, भरत भट्टराई र रमेश सुवेदी रहनु भएको थिए । उहाँहरूले Anti Money Laundering, Collateral Quality, Digital Frame Work, Stress Management, Communication Skills, Retail leanding, Cybersecurity र Business Analytics सम्बन्धी तालिम लिनु भएको थियो ।

कोष कर्मचारीको पदोन्नति



काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषका वरिष्ठ सहायक तहमा कार्यरत कर्मचारीहरू हालै सहायक अधिकृत (छैटौं तह) मा पदोन्नति हुनु भएको छ । यसरी पदोन्नति हुनुहुनेमा कोमल रायमाझी, सविता पौडेल, राजु भुर्तेल, भेनुका रिमाल र तिर्थ कुमार थापा रहनु भएको छ । पदोन्नति हुनु भएका कर्मचारीहरूलाई हार्दिक बधाई ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग



काठमाडौं (ना.ल.कोष) । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो । शुक्रबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत

कुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नु भयो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकामो कोषलाई धन्यवाद दिनुभयो । यही असोज ११ र १२ गते देशका विभिन्न भू-भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा ढुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुऱ्याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

नागरिक लगानी कोष कोषको वित्तीय अवस्था (अपरिष्कृत) २०८१ आषाढ मसान्तसम्मको

कोषको श्रोत (Sources of Fund)			कोषको उपयोग (Applications of Fund)		
विवरण	अपरिष्कृत २०८०।८१ आषाढ मसान्त	वास्तविक २०७९।८० आषाढ मसान्त	विवरण	अपरिष्कृत २०८०।८१ आषाढ मसान्त	वास्तविक २०७९।८० आषाढ मसान्त
शेयर पुञ्जी	५,३१३,७५०	५,३१३,७५०	खुद स्थिर सम्पत्ति	२,३३५,३७९	२,२३२,२९३
शेयर प्रिमियम	-	-			
खुद कोष मौज्दात	२४९,०८४,१३२	२२३,८३४,७५८	लगानी	२४३,७२१,८७९	२२२,४२५,३८५
क.व.व. अवकास कोष	१६७,८१४,३४३	१४७,५९८,६१०	नेपाल सरकारको ञपत्र	५००,०००	५००,०००
नागरिक एकांक योजना	१,५८६,४६३	१,३०७,७८६	मुद्रति निक्षेप	१३०,७११,५०५	११३,९४१,२०९
उपदान कोष योजना	३७,८०७,९०७	३४,८०३,५६५	समयकालिन कर्जा	२५,०२७,०१७	२३,३९०,९७६
लगानीकर्ता हिसाव	१०,२०८,४७४	९,११२,३२६	संगठित संस्थाको शेयर/धितोपत्र	३०,७८८,९९६	३४,२७५,८८५
राष्ट्रसेवक कर्मचारीको बीमा कोष	८,८८७,३१२	८,९४८,७२७	सहायक कम्पनीमा लगानी	२,७२४,६७५	२,७२४,६७५
नार्क बीमा कोष	१५०,११६	१३७,९४४	सहभागी सापटी तथा आवास कर्जा	५४,०३९,६८७	४७,५८८,६४०
नागरिक पेन्सन योजना	२४६,६०४	१६१,३७०			
बीमाकोष दायित्व	४,२२९,०१८	३,५४३,३४०			
जगेडा कोष	१८,१५३,८९५	१३,३६८,६८५			
केन्द्रीय हिसाव	३,४६४,६५५	२,३६२,२४५			
अन्य कोष र योजना	१४,६८९,२४०	११,००६,४४०	बैंक मौज्दात	११,५७०,३५२	२,६९५,५९८
फेवर मुल्य कोष	४,९५३,४०५	४,५२१,३४०			
पुनर्मूल्यांकन कोष (Revaluation Reserve)	३३२,०६०	३३२,०६०			
चालु बायित्व तथा व्यवस्था	४९,०१३,८८०	४६,१४८,६७४	चालू सम्पत्ती	४५,७८४,१५२	४७,९४४,९०६
जम्मा :	३०३,४११,७६२	२७५,२९८,१८२	जम्मा :	३०३,४११,७६२	२७५,२९८,१८२

माथि उल्लेखित विवरण अपरिष्कृत भएकोले लेखापरीक्षण पश्चात परिवर्तन हुनसक्ने छ ।

नागरिक लगानी कोष

केन्द्रीय हिसाब

२०८० श्रावण १ देखि २०८१ आषाढ मसान्तसम्मको

अपरिष्कृत आय/व्यय हिसाब

विवरण	अपरिष्कृत २०८०।८१ आषाढ मसान्त	वास्तविक २०७९।८० आषाढ मसान्त
व्याज आम्दानी	४४२,५४८	३७०,१७६
सेवा शुल्क तथा कमिशन आम्दानी	१,४११,२५१	१,३९१,९८७
अन्य संचालन आम्दानी	७१,१४१	६६,८१५
कूल आम्दानी	१,९२४,९४०	१,८२८,९७८
व्यवस्थापन खर्च	३२७,५१५	३०८,३८१
खर्च व्यवस्था	१२७,५४५	१२४,६३६
कूल खर्च	४५५,०६०	४३३,०१७
कर अगाडीको खुद नाफा	१,४६९,८८०	१,३९५,९६१
आयकर व्यवस्था	३६७,४७०	३२४,४६७
स्थगन कर खर्च (आम्दानी)	-	(१५२,१५५)
खुद नाफा	१,१०२,४१०	१,२२३,६४९

Particulars

Financial Ratios & Other Information:

Overall	As of Ashad 2081	As of Ashad 2080
Return on Investment (ROI)	8.20%	9.40%
Fund to Investment ratio	97.85%	99.37%
Weighted average cost of fund	7.51%	8.49%
Central Account		
Net Worth (Rs. in '000)	9,110,465	8,632,610
Net Worth (Value per share)	171.45	162.46
Earning Per Share (annualized- in	20.75	23.03

श्रेष्ठको विदाइ



काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषको सेवाबाट अनिवार्य अवकाश पाउनु भएका अधिकृत रविन्द्र नाथ श्रेष्ठलाई एक समारोहका बीच विदाइ गरिएको छ । नागरिक लगानी कोष, कर्मचारी सेवा शर्त सम्बन्धी आन्तरिक नियमावलीको परिच्छेद १२ को दफा १२.१ अनुसार कुनै पनि कर्मचारीको उमेर ६० वर्ष पुगेपछि सेवाबाट अनिवार्य अवकाश दिइने व्यवस्था अनुसार श्रेष्ठलाई विदाइ गरिएको हो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले अवकाश पछिको जीवन सुखमय होस भन्ने कामना गर्दै उहाँको सुस्वास्थ्य एवं सामाजिक जीवनमा थप उन्नति र प्रगतिको लागि शुभकामना दिनुभयो । कोषले अवकाश प्राप्त मेहनती कर्मचारीहरूलाई विभिन्न कार्यक्रममा आमन्त्रण गरेको र यसलाई निरन्तरता दिने धारणा उहाँले राख्नुभयो । कोषले कारोबार सुरु गरेदेखि नै कार्यरत उहाँ जस्ता कर्मचारीको कारण कोष

अहिलेको ठाउँमा आइपुगेको उहाँको भनाइ थियो ।

सो अवसरमा कोषका का.मु. निर्देशक रोशन जंग कार्कीले भन्नुभयो ३० वर्ष कोषमा सेवा पुऱ्याएको एउटा मिलनसार कर्मचारीको अवकाशले कोषमा रिक्रता महसुस गरेको धारणा राख्नु हुँदै उहाँसँग लामो समय कार्य गर्दा महशुस गरिएका सुखद अनुभव समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्र विक्रम थापाले कोष कर्मचारीको अवकाशपछि गरिने विदाइ कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । उहाँको अनुभव, योगदान र मिहेनतको कारण कोष अहिलेको अवस्थामा आइपुगेको उहाँको भनाइ थियो । त्यसैगरी नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषका उपाध्यक्ष शान्ता ढुंगानाले अवकाश पछिको जीवनको शुभकामना दिँदै उहाँको अभाव कोषमा खड्की रहने बताउनुभयो ।

कोष कर्मचारी युनियनद्वारा तिजको शुभकामना



काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोष कर्मचारी युनियनले २०८१/०५/१४ मा हरि तालिका तिजको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्‍यो । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि युनियनले तिज कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सबै महिला कर्मचारीहरूलाई तिजको शुभकामना दिँदै चाडपर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले कर्मचारीहरूबीचको बीच आपसी सम्बन्धलाई अभि प्रगाढ पार्ने, यस्ता चाडपर्व सामूहिक रूपमा मनाउँदा मनोरन्जन समेत भई Refresh समेत हुँदा यसले कार्य वातावरणमा पनि सहयोगी भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई संस्थाले निरन्तरता दिँदै जाने धारणा राख्नु भयो ।

कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदीले तिजको शुभकामना दिनुभयो । उहाँले हरेक कर्मचारीहरूको

जीवनमा विभिन्न किसिमको आरोह अवरोह आईरहने हुँदा केही क्षणको लागि भए पनि यस्तो कार्यक्रमले सबै कर्मचारीको तनावलाई न्यूनीकरण गर्न सहयोग पुऱ्याउनेमा जोड दिन भयो ।

युनियनका अध्यक्ष नेत्र विक्रम थापाले युनियनले विगतमा पनि यस्तो कार्यक्रम गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबै कर्मचारीलाई यस्ता कार्यक्रमले उल्लासको वातावरण ल्याउन सहयोग पुऱ्याउने एवं सहयात्री भावको विकास गराउने बताउनुभयो । युनियनका सदस्य जय किशोर यादवले यस्ता कार्यक्रमले कोषका उच्च व्यवस्थापकदेखि अन्य सबै कर्मचारीहरूमा सौहार्दपूर्ण भावना विकास गर्न सघाउ पुऱ्याउने बताउनुभयो । कार्यक्रम सञ्चालन युनियनका उपमहासचिव उमानाथ भट्टराई र रविना श्रेष्ठले गर्नु भएको थियो । यो भन्दा अघि पनि कोषमा यस्ता कार्य हुँदै आइरहेको थियो ।

८० प्रतिशत ऋण सापटी अब अनलाइनबाट



काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले ८० प्रतिशत ऋण सापटी अब अनलाइनबाट सुरु गरेको छ । कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागी हुनेहरूको लागि कोषले ८० प्रतिशत ऋण सापटीको लागि अनलाइन सेवा सुचारु गरेको हो ।

अनलाइन सेवाको लागि कोषको वेबसाईटमा रहेको कर्मचारी बचत वृद्धि अवकाश कोषको ८० प्रतिशत ऋण सापटी फर्म डाउनलोड गरी उक्त फर्ममा उल्लेख गरिएको विवरणहरू समावेश गरी आफ्नै कार्यालयबाट प्रमाणित गराई कोषले उपलब्ध गराएको परिचय पत्र र फर्म Scan गरी Pdf Format मा कोषले उपलब्ध गराएको E-Mail मा पठाउनु पर्ने व्यवस्था गरिएको छ । यसरी अनलाइन प्राप्त भएको विवरणको रुजु प्रक्रिया पूरा भएपछि ऋण सापटी माग गर्ने सहभागीको खातामा रकम जम्मा हुने व्यवस्था कोषले मिलाएको छ ।